


व्यवसाय कर विनियमावली, २०६९



काठमाडौं महानगरपालिका कार्यालय
बागदरबार, काठमाडौं ।

मिति २०६९०३२९ मा सम्पन्न २० औं नगरपरिषद्बाट स्वीकृत

व्यवसाय कर विनियमावली, २०६९

प्रस्तावना

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १३८ मा उल्लिखित व्यवसाय कर सम्बन्धी व्यवस्था र स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को नियम १४२ ले तोकेको व्यापार, व्यवसाय र पेशामा लाग्ने करको दररेटको परिधिभित्र रही काठमाडौं महानगरपालिकाको नगरपरिषद्बाट पारित करको दर र तत् सम्बन्धी नीतिगत व्यवस्था बमोजिम आफ्नो क्षेत्र भित्रका व्यापार, व्यवसाय र पेशामा व्यवसाय कर लगाई असूल गर्ने कार्यलाई सरल, बैज्ञानिक र तजविजी अधिकाररहित बनाउन आवश्यक देखिएकोले स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को नियम २६५ ले दिएको अधिकार प्रयोग गरी काठमाडौं महानगरपालिकाको मिति २०६९।०३।२९ मा सम्पन्न २० औं नगर परिषद्ले देहायको विनियमावली बनाई लागू गरेको छ ।

१. नाम र प्रारम्भ: (१) यो विनियमावलीको नाम व्यवसाय कर विनियमावली, २०६९ रहेको छ ।
(२) यो विनियमावली तत्काल लागू हुनेछ ।
२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो विनियमावलीमा,
 - क) “ऐन” भन्नाले स्थानीय स्वायत्त शासन ऐन, २०५५ सम्झनुपर्छ ।
 - ख) “नियमावली” भन्नाले स्थानीय स्वायत्त शासन नियमावली, २०५६ सम्झनुपर्छ ।
 - ग) “आर्थिक नियमावली” भन्नाले स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ सम्झनुपर्छ ।

- घ) “व्यवसाय” भन्नाले स्थानीय स्वायत्त शासन नियमावलीको २०५६ परिच्छेद-१० मा उल्लिखित व्यापार, व्यवसाय र पेशा सम्झनुपर्छ र यो शब्दले महानगरपालिकाको नगरपरिषद्ले तोकेको व्यवसायको किसिमलाई समेत बुझाउँदछ ।
- ड) “कर” भन्नाले ऐन, नियमावली र यो विनियमावली बमोजिम काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रको व्यवसायमा पूँजीगत लगानी, आर्थिक कारोबार र क्षेत्रगत एवं व्यापारिक महत्वको आधारमा लगाउन सक्ने व्यवसाय करलाई सम्झनुपर्छ र यो शब्दले व्यवसाय करको अतिरिक्त लाग्ने थप दस्तुर, जरिवाना समेतलाई जनाउँदछ ।
- च) “करदाता” भन्नाले विनियम ५ बमोजिम कर तिनु पर्ने कर्तव्य भएका व्यक्तिलाई सम्झनु पर्छ ।
- छ) “कार्यकारी अधिकृत” भन्नाले ऐन बमोजिम महानगरपालिकाको सचिव वा प्रशासकीय प्रमुखको रूपमा नेपाल सरकारबाट नियुक्त कर्मचारीलाई सम्झनु पर्छ ।
- ज) “कर अधिकृत” भन्नाले यो विनियमावली बमोजिम कर अधिकृतको काम गर्ने कार्यकारी अधिकृत वा निजले तोकेको महानगरपालिकामा कार्यरत अधिकृतस्तरको कर्मचारीलाई सम्झनु पर्छ ।
- झ) “महानगरपालिका” भन्नाले ऐन बमोजिम गठन भएको काठमाडौं महानगरपालिका सम्झनुपर्दछ ।
- ञ) “वडा” भन्नाले महानगरपालिकाको वडा सम्झनुपर्दछ ।
- ट) “कार्यालय” भन्नाले काठमाडौं महानगरपालिका कार्यालय सम्झनुपर्छ र यो शब्दले महानगरपालिका प्रशासनिक संगठनात्मक स्वरूपको रूपमा स्थापना गरिएको विभाग, महाशाखा, शाखा, वडा कार्यालय समेतलाई बुझाउँदछ ।
- ठ) “महाशाखा” भन्नाले राजश्व महाशाखालाई सम्झनुपर्छ ।

३. व्यवसाय दर्ता गरी व्यवसाय संचालन गर्नुपर्ने: काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनैपनि व्यवसाय संचालन गर्नु अघि यस विनियमावली बमोजिम व्यवसाय दर्ता गर्नु पर्नेछ ।
४. व्यवसाय दर्ताको लागि दरखास्त दिने र दर्ता गर्ने: (१) महानगरपालिका क्षेत्रभित्र कुनै व्यवसाय दर्ता गर्न चाहने व्यक्तिले अनुसूचि-१ मा उल्लेखित ढाँचाको दरखास्त फाराम कार्यालयमा दिन सक्नेछ । यस्तो दरखास्त फाराममा देहायका कुराहरु खुलेको हुनुपर्छ:-
- क) व्यवसायको नाम ।
 - ख) व्यवसाय रहने ठेगाना ।
 - ग) व्यवसायको प्रकृति : उद्योग, व्यापार, सेवा, पेशा ।
 - घ) व्यवसायले कारोबार गर्ने मुख्य वस्तु सेवा तथा कामको विवरण ।
 - ङ) स्थीर पुंजीगत लगानी ।
 - च) व्यवसायीको नाम, ठेगाना र बाबु, बाजेको नाम ।
 - छ) व्यवसाय रहने घरधनी/जग्गाधनीको नाम ।
 - ज) समय समयमा महानरपालिकाले तोकिदिएको अन्य विवरणहरु ।
 - झ) व्यवसायीको नागरिकता वा स्थानीयकर इजाजत नं.
 - ञ) अन्यत्र व्यवसाय दर्ता । इजाजत प्राप्त भएको भए सोको विवरण तथा इजाजत । दर्ता प्रमाणपत्र नम्वर
- (२) उपविनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि कार्यालयले यसउपर आवश्यक जाँचबुझ समेत गरी निर्धारण भए बमोजिमको वार्षिक कर एवं अन्य दस्तुरहरु लिई व्यवसाय दर्ता गर्नेछ ।
- (३) माथि उपविनियम (२) बमोजिम व्यवसाय दर्ता भएपछि सम्बन्धित कार्यालयले दर्ता भएको व्यवसायको विवरण अनुसूचि-२ बमोजिमको व्यवसाय कर दर्ता किताबमा उल्लेख गरी निवेदकलाई अनुसूची-३ को ढाँचामा व्यवसाय कर दर्ता प्रमाण पत्र उपलब्ध गराउनेछ ।

(४) एकै व्यक्तिको नाममा एउटै उद्देश्य भएको एक भन्दा वढी स्थानमा व्यवसाय संचालन गर्नु पर्ने भएमा नियमावलीले छुटै व्यवस्था गरेको वा प्रचलित कानूनमा अन्यथा व्यवस्था गरेको अवस्थामा वाहेक छुट्टा छुटै व्यवसाय दर्ता गराउनु पर्नेछ ।

तर शाखा वा थप कारोबार स्थलको लागि लाग्ने कर एकमुष्ठ तिरी विभिन्न स्थानमा संचालित व्यवसाय वा शाखाहरु एउटै प्रमाणपत्रमा खुलाउने गरी व्यवसाय दर्ता गर्न यस उप-विनियमले वाधा पुर्याएको मानिने छैन् ।

५. कर बुझाउने दायित्वः (१) कर बुझाउने दायित्व यस विनियमावलीको विनियम ४ बमोजिमको व्यवसाय दर्ता भएको व्यक्ति वा निजको प्रतिनिधिको हुनेछ ।

(२) कुनै व्यवसाय एक भन्दा वढी व्यक्तिको नाममा संयुक्त दर्ता भएको रहेछ भने सो मध्ये कुनै पनि व्यक्तिलाई पनि कर बुझाउन वाध्य गर्न सकिनेछ ।

६. व्यवसायको नविकरण गर्नुपर्ने: विनियम ४ बमोजिम दर्ता भएको व्यवसाय आर्थिक वर्ष शुरू भएको ३५ दिनभित्र वार्षिक कर अग्रिम रूपमा तिरी प्रत्येक आर्थिक वर्षको लागि व्यवसाय नविकरण गर्नु पर्नेछ ।

७. . विवरण हेरफेर गर्नुपर्ने भएमा अनुमति लिनुपर्ने : (१) विनियम ४ बमोजिम व्यवसाय दर्ताको लागि पेश गरिएको निवेदनमा उल्लेखित विवरणहरूमध्ये केही कुरा हेरफेर गर्नुपर्ने भएमा १५ दिनभित्र सो को जानकारी सम्बन्धित वडा कार्यालयमा दिनुपर्नेछ ।

(२) उप-विनियम (१) बमोजिम निवेदन परेमा सम्बन्धित वडा कार्यालयले आवश्यक जाँचवुभ समेत गरी संसोधित प्रकृतिको व्यवसायको तोकिएको कर र विवरण हेरफेर गरेवापत रु. २००। थप दस्तुर लिई विवरण संसोधन गरीदिनु पर्नेछ र सो व्यहोरा दर्ता किताव र प्रमाणपत्रमा समेत उल्लेख गरिदिनु पर्नेछ ।

(३) व्यवसायको प्रकृति, कारोबार गर्ने वस्तु तथा सेवाको किसिम तथा व्यवसायको नाम आदि परिवर्तन गर्नुपरेमा नयाँ प्रकृतिको व्यवसायको कर साविकको करको दरभन्दा वढी लाग्ने भएमा सो फरक कर रकम समेत असूल गर्नुपर्नेछ ।

८. साभेदार थपघट र ठाउँसारी गर्नुपरेमा स्वीकृति लिनुपर्ने :

- (१) एक व्यक्ति वा एक भन्दा बढी व्यक्तिको नाममा दर्ता कायम भएको व्यवसायमा साभेदार थपघट गर्नु परेमा आवश्यक कागजात समेत संलग्न राखी सम्बन्धित वडामा निवेदन दिनुपर्नेछ ।
- (२) उपविनियम (१) बमोजिम निवेदन परेमा सम्बन्धित कार्यालयले आवश्यक जाँचबुझ गरी चालु आर्थिक वर्ष सम्मको कर असुल गरी वार्षिक करको दरमा २५% वा रु.५०० मध्ये जुन बढी हुन्छ सो थप दस्तुर समेत लिई साभेदार थप गरिदिनु पर्नेछ ।
- (३) महानगरपालिका क्षेत्रभित्र एक स्थानमा सञ्चालनमा रहेको पेशा व्यवसाय महानगरको अर्को स्थानमा ठाउँसारीको लागि निवेदन परेमा सम्बन्धित कर अधिकृतले आवश्यक जाँचबुझ गरी चालु आर्थिक वर्षसम्मको कर असुल गरी कार्यालयमा भएको व्यवसायको लगत खारेजको सिफारिश जनाई सम्बन्धित वडा कार्यालयलाई पत्राचार गर्नु पर्नेछ । यसरी सिफारिश प्राप्त भएकोमा ठाउँसारी हुने वडा कार्यालयले व्यवसाय दर्ता विवरणमा ठाउँसारी जनाई साबिकको वडा कार्यालयमा ठाउँसारीको जानकारी दिनु पर्नेछ ।
- (४) उपनियम ३ बमोजिम ठाउँसारी भएको जनाउ प्राप्त भएपछि सिफारिस गर्ने वडा कार्यालयले आफ्नो व्यवसायको लगत कितावमा ठाउँसारी जनाई लगत खारेज गुर्नपर्नेछ ।
- (५) उप-विनियम (४) बमोजिम लगत खारेजको सिफारिश भएपछि तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा गई व्यवसायको दर्ता लगत कायम गर्नु करदाताको कर्तव्य हुनेछ ।
- (६) उप-विनियम (३) बमोजिम ठाउँसारी गर्न चाहने करदाताले ठाउँसारी भई जाने व्यवसाय रहने ठेगानाको कर बुझाउनु पर्ने कार्यालयमा ठाउँसारीको लागि निवेदन पेश गरेपछि कार्यालयले आवश्यक जाँचबुझ गरी रु. ५०० दस्तुर लिई सो व्यहोरा दर्ता प्रमाणपत्रमा समेत खुलाई व्यवसायको ठाउँसारी गरिदिनु पर्नेछ ।
- (७) यस विनियम बमोजिम ठाउँसारी भईआउने व्यवसायीको लगत खडा गर्ने कर्तव्य सम्बन्धित कार्यालयको हुनेछ ।

९. कार्यालयले विवरण माग गर्न र निर्देशन दिन सक्ने : (१) कुनै खास पेशा, व्यवसाय वा व्यापारको सम्बन्धमा केही कुरा वुभ्न आवश्यक ठानेमा कार्यालयले थप विवरण माग गर्न

सक्नेछ । यसरी माग गरिएको विवरण उपलब्ध गराउने कर्तव्य सम्बन्धित करदाताको हुनेछ

।

(२) उप-विनियम (१) बमोजिम विवरण उपलब्ध नगराएमा कार्यालयले सम्बन्धित पेशा तथा व्यवसाय स्थलमा गई आवश्यक जाँचबुझ गर्न सक्नेछ ।

(३) यस विनियमावली बमोजिम दर्ता भएका पेशा, व्यवसाय संचालन गर्दा सामाजिक सदाचार कायम राख्नु पर्नेछ । यस सम्बन्धमा कार्यालयले दिने निर्देशनको पालना गर्ने गराउने दायित्व सम्बन्धित करदाताको हुनेछ ।

१०. व्यवसाय सञ्चालनको अनुमति लिनु पर्ने : (१) महानगरपालिकामा व्यवसाय दर्ता गरिसकेपछि अन्य सम्बन्धित निकायवाट प्रचलित नेपाल कानून बमोजिम अनुमति लिनुपर्ने कानूनी प्रावधान भएका पेशा, व्यवसाय सञ्चालन गर्न पूर्व सम्बन्धित निकायवाट अनुमति लिनु पर्ने दायित्व करदाताको हुनेछ ।

(२) यस विनियमावली बमोजिम महानगरपालिका क्षेत्र भित्र कर प्रयोजनका लागि व्यवसाय दर्ता भएको आधारमा मात्र कुनै पनि पेशा, व्यवसाय सञ्चालन गर्ने अनुमति पाएको मानिने छैन ।

११. व्यवसाय दर्ता खारेज गर्न सकिने: (१) यस विनियमावली बमोजिम कर लाग्ने व्यवसाय दर्ता भएपछि दर्ता खारेजीको निवेदन नपरेसम्म सो व्यवसाय चालु रहेको मानिनेछ ।

(२) उपविनियम (१) बमोजिम निवेदन पर्नु भन्दा अघिसम्म व्यवसाय सञ्चालनमै रहेको मानी कर निर्धारण गरी कर असुल उपर गरिनेछ ।

(३) ऐन, नियमावली र यस विनियमावली बमोजिम दर्ता भएको व्यवसाय वन्द गर्न चाहेमा मुनासिब कारण खोली करदाताले सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(४) उप-विनियम (३) बमोजिम निवेदन प्राप्त भएपछि कार्यालयले आवश्यक जाँचबुझ गरी चालु आर्थिक वर्षसम्मको कर रकम र व्यवसाय खारेजी को लागि लगत कट्टा वापत लिईने सेवा शुल्क समेत असूल गरी लगत कट्टा गरिदिनु पर्नेछ ।

(५) प्रचलित कानून विपरितको कारोबार गरेमा वा पेशा संचालन गरेमा र व्यवसाय संचालन सम्बन्धमा कार्यालयले दिएको निर्देशन बारम्बार उलंघन गरेमा कार्यालयले व्यवसायको दर्ता खारेजी गरी बाँकी बक्यौता कर तथा जरिवाना सरकारी बाँकी सरह करदाताबाट असुल गर्नेछ ।

(६) यस विनियमावलीमा जुनसुकै कुरा लेखिएको भएतापनि व्यवसाय खारेज वा लगत कट्टा गर्नु पूर्व करदातालाई सफाई पेश गर्ने पर्याप्त मौका दिनु पर्नेछ ।

(७) यस विनियम अन्तर्गतको उप-विनियम (५) बमोजिम कार्यालयले व्यवसाय दर्ता खारेज गरेमा व्यवसायसम्बद्ध करदाताको नाममा महानगरपालिकामा ३ वर्षसम्म कुनैपनि व्यवसाय दर्ता गरी संचालन गर्न नपाउने व्यवस्था गर्न सकिनेछ । साथै त्यस्ता करदाताको विवरण सार्वजनिक गरिनेछ ।

१२. जरिवाना तथा थप दस्तुर लाने: (१) ऐन, नियमावली तथा यस विनियमावलीमा तोकिएको समयभित्र कर नवुभाएमा कर बुझाउने दायित्व भएको आर्थिक वर्षको लागि सम्बन्धित आर्थिक वर्षको अन्तसम्मको लागि लाग्ने करमा ५ प्रतिशत जरिवाना लिई असुल उपर गरिनेछ । तर ऐन, नियमावलीमा उल्लेख भएको जरिवानाको हकमा सोही बमोजिम हुनेछ ।

(२) एक आर्थिक वर्ष समाप्त भएपछि पनि कर नवुभाएमा कार्यालयले प्रत्येक आर्थिक वर्षको लागि लाग्ने कर रकमको वार्षिक १० प्रतिशतका दरले जरिवाना लगाई कर तथा जरिवाना रकम असुलउपर गरिनेछ ।

१३. कर छुट तथा मिन्हा दिन सकिने : (१) महानगरपालिका क्षेत्र संचालित व्यवसायहरु सबैलाई करको दायरामा ल्याउने उद्देश्यले महानगरपालिकाले सञ्चालन गर्ने कर टोली खटिने अवधि, कुनै खास प्रकृतिको पेशा तथा व्यवसायमा महानगरपालिका बोर्डबाट निर्णय गराई आंशिक कर छुट वा जरिवाना मिनाहा वा दुवै सहलियत दिन सकिनेछ ।

(२) उप विनियम (१) बमोजिमको छुट तथा मिन्हाको व्यवस्था गर्दा निश्चित अवधि तोक्नुपर्नेछ ।

- १४. प्रतिलिपि दिने सक्ने :** व्यवसायको दर्ता प्रमाणपत्र हराएमा, च्यातिएमा, नविकरण गर्ने महल खाली नभएमा वा यस्तै अन्य कारणले प्रमाणपत्र उपलब्ध गराउनु पर्ने भएमा यस सम्बन्धमा वडाले आवश्यक जाँचबुझ गरी प्रतिलिपि दस्तुर लिई नयां प्रतिलिपि प्रमाणपत्र जारी गर्न सक्नेछ ।
- १५. व्यवसाय संचालन नभएको सिफारिस दिन सक्ने :** प्रचालित कानून बमोजिम दर्ता भएका व्यवसाय सञ्चालन नै नभएकोले सोको व्यहोरा सम्बन्धित निकायमा सिफारिसको लागि कार्यालयमा निवेदन पर्न आएमा सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी सो व्यहोरा प्रमाणित भएमा सो प्रकृतिको व्यवसायमा लाग्ने वार्षिक करको २५ प्रतिशत वा रु. १,००० मध्ये जुन वढी हुन्छ सो वरावरको दस्तुर लिई माग बमोजिमको व्यहोराको सिफारिस उपलब्ध गराउन सकिनेछ ।
- १६. व्यवसाय दर्ता/नविकरण नगरी संचालन गरेमा कार्वाही हुने :** (१) प्रचलित कानून र यस विनियमावली बमोजिम दर्ता नगरी कुनै पनि व्यवसाय महानगरपालिका क्षेत्रभित्र संचालन गरेको पाईएमा कार्यालयले सम्बन्धित व्यवसायीलाई १५ दिनको म्याद दिई व्यवसाय दर्ता गर्नको लागि पत्राचार गर्नु पर्नेछ ।
(२) उप- विनियम (१) बमोजिम व्यवसाय दर्ताका लागि जनाउ दिएको मितिले १५ दिनभित्र कार्यालयमा गई व्यवसाय दर्ता नगरेमा सम्बन्धित व्यक्तिको हकमा महानगरपालिकाबाट प्रवाह हुने सबै किसिमका सेवा सुविधाहरु वन्द गरिनेछ । साथै नेपाल सरकारको सहयोग लिई सरकारी निकाय तथा अन्य सार्वजनिक संस्थानबाट प्रवाह हुने सेवा, सुविधाहरु वन्द गर्न सकिनेछ ।
(३) उप-विनियम (२) बमोजिम सेवा सुविधा रोकका राखेपछि पनि ३ महिनाभित्र पनि व्यवसाय दर्ता नविकरण नगरी व्यवसाय संचालन गरेमा सम्बन्धित कार्यालयले कर तिर्न अटेर गर्ने व्यवसायीको व्यवसाय वन्द गरी लाग्ने कर, जरिवाना र अन्य दस्तुर प्रचलित कानून बमोजिम असुल उपर गर्नेछ ।
- १७. वाधा अडकाउ फुकाउने अधिकार :** (१) यस विनियमावली कार्यान्वयनको सिलसिलामा कुनै वाधा अडकाउ परेमा सो फुकाउने अधिकार महानगरपालिका वोर्डलाई हुनेछ ।

(२) प्रचलित ऐन, नियम र यस विनियमालीको मूलभूत कुरालाई असर पर्ने गरी माथि (१) बमोजिमको वाधा फुकाउने अधिकारको प्रयोग गर्न सकिने छैन ।

१८. बचाउ र खारेजी: (१) काठमाडौं महानगरपालिका व्यवसाय कर संकलन विनियमावली, २०५७ खारेज गरिएको छ ।

(२) व्यवसाय कर संकलन विनियमावली, २०५७ बमोजिम भए गरेको कुराहरु यसै विनियमावली बमोजिम भए गरेको मानिनेछ ।

(३) ऐन, नियमवाली र यस विनियमावलीमा लेखिएकोमा कुरामा यसै बमोजिम र नलेखिएको कुरामा प्रचलित नेपाल कानूनबमोजिम हुनेछ ।

विनियमावली ४ को उपविनियम (१) सँग सम्बन्धित
अनुसूचि-१

काठमाडौं महानगरपालिका
व्यवसाय दर्ता/नवीकरण निवेदन फाराम

श्री काठमाडौं महानगरपालिका
..... कार्यालय

विषय : व्यवसाय दर्ता / नवीकरण गर्न र परिचय पाटी राख्न अनुमति पाउँ ।

मैले । हामी ले निम्न स्थानमा व्यवसाय दर्ता/नवीकरण गर्न लागेकोले आवश्यक कागजात सहित दरखास्त गर्न आएको छु/छौं । स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली २०५६ बमोजिम लाग्ने कर, दस्तुर बुझाउनुको साथै काठमाडौं महानगरपालिकाबाट समय समयमा दिइने आदेश/निर्देशन समेत पालन गर्न मञ्जुर छु/छौं । साथै मैले/हामीले पेश गरेको कागजात तथा विवरणहरू ठीक साँचो रहेको र फरक परे कानून बमोजिम कावाही भएमा मञ्जुर छु/छौं ।

१. व्यवसायीको नाम, थर :

(फर्म कम्पनीको हकमा मुख्य व्यक्तिको नाम)

२. स्थायी ठेगाना : जिल्ला गा.वि.स./न.पा.

वडा नं. मार्ग घर नं.

३. बाबुको नाम, थर :

४. व्यवसाय रहेन स्थानको ठेगाना : वडा नं. मार्ग घर नं.

व्यवसाय कम्प्लेक्स भए पसल/संकेत नं.....

पोष्ट बक्स नं. : वेभसाइट

५. सम्पर्क फोन नं. : प्याक्स इमेल :

६. भाडामा रहेको भए व्यवसाय रहने घर । जग्गा को घरधनीको नाम, थर :

७. ठेगाना : वडा नं. घर नं. मार्ग

८. व्यवसायको विवरण /प्रकृति : ९. पूँजीगत लगानी रु.मा

१०. फर्म/कम्पनीको नाम :

११. परिचय पाटीको साइज : (लम्बाई चौडाई वर्गफिट)

१२. अन्यत्र दर्ता भएको भए, दर्ता नं. /कार्यालय :

१३. संलग्न गर्नुपर्ने कागजातहरूः आफ्नै घर जग्गा भए जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि-१, भाडामा बस्ने भए भाडा रकम र भुक्तानी तरिका समेत खुलेको बहाल सम्झौतापत्र-१, नागरिकता प्रमाणपत्रको प्रतिलिपि-१ विदेशी नागरिकको हकमा नेपालस्थित राजदुतावासबाट व्यवसायीको नाममा जारी कागजात-१, करदाताको हालसालैको पासपोर्ट साईजको फोटो २ प्रति । फर्म कम्पनी भएमा दर्ता । इजाजत प्रमाणपत्र र आन्तरिक राजश्वकार्यालयमा अधिल्लो आ.व.सम्मको कर तिरेको करदाता प्रमाणपत्रको प्रतिलिपि ।

मिति :

निवेदकको दस्तखत

कार्यालय प्रयोजनका लागि मात्र:-

निवेदन दस्तुर : दर्ता दस्तुर व्यवसायकर परिचय पाटी दस्तुर

..... जरिवाना जम्मा व्यवसाय प्रमाण पत्र नं. :

मिति :

पेश गर्ने

ठीक छ भनी प्रमाणित गर्ने

स्वीकृत गर्ने

विनियमावली ४ को उपविनियम (३) सँग सम्बन्धित
 अनुसूचि-२
काठमाडौं महानगरपालिका
व्यवसाय कर दर्ता किताब

फोटो

करदाता प्रमाणपत्र नं.:

जारी भएको मिति:

व्यवसायको विवरण

१) व्यवसायको प्रकृति:

२) व्यवसायको किसिम:

३) रहने स्थान/ठेगाना:

वडा नं.: घर नं.:

वाटोको नाम:

४) अन्य :

परिचयपाटी विवरण

१) लेज्ने विवरण:/फर्म/कं.को नाम:

२) साइजः

३) किसिम:

४) घरधनीको नाम:

व्यवसायीको विवरण

१) नाम,थर:

२) नागरिकता नं.:

जारी भएको जिल्ला:

३) ठेगाना: स्थायी:

अस्थायी:

४) बावुको नाम:

५) बाजेको नाम:

६) सम्पर्क फोन नं.:

७)अन्य:

असुली आ.व.	मिति	निवेदन दस्तुर	दर्ता शुल्क	चालु आ.व.को व्यवसाय कर रु.	परिचय पाटी	वक्यौता	जरिवाना	जम्मा रकम	रसिद नं.	प्रमाणित गर्नेको सही	कैफियत

विनियमावली ४ को उपविनियम (३) सँग सम्बन्धित

अनुसूचि ३

काठमाडौं महानगरपालिका

व्यवसाय दर्ता प्रमाण-पत्र

करदाता नं.....

दर्ता मिति :

प्रमाणपत्र नं.:

जिल्ला गा.वि.स./नगरपालिका वडा
नं..... वस्ते श्री लाई स्थानीय स्वायत्त शासन ऐन
२०५५ को दफा १३८ बमोजिम निम्न विवरण अनुसारको व्यवसाय दर्ता गरी यो प्रमाण-पत्र जारी गरिएको छ।

व्यवसायको नाम :

व्यवसाय रहने स्थान : का.म.पा. वडा नं. बाटोको नाम
घर नं. टोल

व्यवसाय रहने घर। जग्गाधनीको नाम :

व्यवसायको प्रकृति : विवरण

परिचयपाटीको साझज :

पूँजीगत लगानी(रु मा) :

करदाताको हस्ताक्षर

स्वीकृत गर्नेको हस्ताक्षर

१) प्रत्येक आर्थिक वर्षको लागि तोकिएको वार्षिक कर सम्बन्धित कार्यालयमा गई उक्त आ.व.को ३५ दिन भित्र बुझाई प्रमाणपत्र नविकरण गर्नुपर्नेछ। कामपावाट व्यवसाय कर टोली खटाईएको अवस्थामा व्यवसायीको कार्यस्थलै व्यवसाय प्रमाणपत्र नविकरण गर्न सकिनेछ।

२) व्यवसाय गरी आएको स्थान परिवर्तन गर्न परेमा का.म.पा. बाट पूर्व स्वीकृति लिनुपर्ने छ।

३) व्यवसाय बन्द गर्नु परेमा करदाताले कामपाको सम्बन्धित कार्यालयबाट व्यवसाय बन्द भएको जनाउ पत्र अनिवार्य रूपमा लिनुपर्ने छ। अन्यथा व्यवसाय चालु तै रहेको मानी साल बसाली रूपमा कर लाग्नेछ।

४) यो प्रमाणपत्र व्यवसाय गरेको स्थानमा सबैले देखिने गरी राखिनु पर्दछ र महानगरपालिकाको कर्मचारीहरूले हेर्न चाहेको बखतमा तुरुन्त देखाउनुपर्दछ।

५) कुनै पनि किसिमको व्यवसायीक गतिविधिमा बाल श्रमिकहरु प्रयोग गर्न पाइने छैन यदि सो गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरी व्यवसाय दर्ता खारेजी समेत गर्न सकिनेछ।

६) व्यवसायबाट उत्पादन हुने फोहर मैला उचित व्यवस्थापन गर्ने दायित्व करदाताको हुनेछ।

७) व्यवसाय सञ्चालनको सिलसिलामा कामपावाट समय समयमा दिने निर्देशानको पालना गर्नु करदाताको कर्तव्य हुनेछ।

८) उल्लेखित शर्तनामाहरु पालना नगरेमा महानगरपालिकाले जुनसकै बखतमा पनि यो प्रमाणपत्र रद्द गरी व्यवसाय बन्द समेत गर्न सक्नेछ।

९) यो प्रमाणपत्र कर प्रयोजनको लागि जारी गरिएको हो। कुनै पेशा वा व्यवासय प्रचलित कानून बमोजिम अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने भएमा सो लिएर मात्र सञ्चालन गर्नु पर्नेछ।